3000	R	lel	ian	ce	Fi	nar	ice	Lir	nit	ed
مارو	f	रेल	ाय	न्स	<b>U</b> n	इन	न्स	लि	मिट	ड
	 ***								.शाख	त्रा

PAN/VAT (स्थायी लेखा/भ्याट नं.)

Others (अन्य)

		(नेपार	न राष्ट्र	वैकवाट	'ग'	वर्गको				६५/६६ संस्था	
	Client ID										e Use
Account Number:											Office
	Date (मिति):	D	D	- M	M	- [	Ÿ	Ŷ	¥	Y.	

				D	ate (f	ाति)ः [	D D	- M	M	- Y	Ÿ	V V
NSTITUTIONAL ACCOUNT OPENING	G APPLICA	TION F	ORM									
स्थागत खाता खोल्ने फारम												
ear Sir/Madam (महोदय), Ve request to open an account as mentioned below	v: (म/हामी तल उल	लेखित विव	ारण अनुसार	खाता खं	ोलिदिनु	हुन अ	नुरोध गव	ईंछु/गर्दह	शैं ।)			
Account Type (खाताको किसिम)	Others (अन्य)			cify De क्षेप योज								
E	NTITY DETA	ILS: (पहि	चान विव	रण)								
FULL NAME OF INSTITUTION (As per	· valid Registrat	tion Doc	uments)	[संस्था	को पूर	ा नाम	(दर्ता	कागज	ातको	आध	गरमा)	]
पूरा नाम देवनागरीमा												
ULL NAME			1						- 44			
N BLOCK LETTER)												
TYPE OF ORGANIZATION (संस्थाको प्रकार)												
	nip (साभ्देदारी)	Private	Limited (	प्राइभेट लि	ामिटेड)							
		— Consume	r Commit	ttee (उप	भोक्ता स	मिति)	☐ Tr	ust/Ch	arities	(गुठी)	'परोपका	₹)
] Club & Association (क्लब / संस्था)   Others (Pleas	se Specify) अन्य (व	कृपया उल्लेर	व गर्नुहोला)									
TYPE OF BUSINESS (कारोवारको प्रकार)												
] Manufacturing (उत्पादन) 🔲 Trading (व्यापार) 🔝 Se	anvice (Harl)	lusus a un /-	, mm - ) [ ]	-	(22)	7						
Educational Institution (शैक्षिक संस्था)   NGO/II				Banks &			actituti.	one (da	ह तथा हि	ਰਜੀਸ 1	(merin	
] Others (Please Specify) [अन्य (कृपया उल्लेख गर्नुहोला)]	20	174071 7174	у Ц	Dariks	X I IIIdi	iciai ii	istituti	0113 (919	MAINE E	47014.5	1041)	
Area of Operation (संचालन क्षेत्र)		Numb	er of Of	fice/Br	anch (	कार्याक	स्ताह / ब्राप	ग प्रदेश				
									7 [_			
ey Contact Person (प्रमुख सम्पर्क व्यक्ति)		Incorpo	rate Date	e/Count	ry (स्थ	।पना १४	ात ⁄ दश	)				
RE	GISTRATION	N DETA	JLS (दर्ता	विवरण	ग)							
Legal ID (कानूनी परिचय पत्र)	Number (नम्बर)			g Autho				of Issu री मिति		(£	xpiry समाप्ति	Date मिति)
Registration (दर्ता)												
Operating License (अनुमति पत्र)										J.		
Local Government (स्थानीय निकाय अनुमति पत्र						+						
Accreditation Certificate (मान्यता प्रमाण पत्र)						+						

## REQUEST DETAILS (अनुरोध विवरण)

Requested to provide (link) below additional services as well. I/We agree that the Finance is entitled to debit the designated account for all fees and charges (such as registration, issuance, renewal or others) as specified in STC manual of the finance. I/We have read, understood and agreed to abide by terms and conditions of the Finance regarding those services. (तल उल्लेखित थप सेवाहरू समेत प्रदान गरि दिनहुन अनुरोध छ । उल्लेखित सेवाहरू दर्ता, जारी, निवकरण तथा सो सम्बन्धी संस्थाले तोकेको अन्य कुनै पनि शुल्कहरू मेरो/हाम्रो खाता खर्च हुनेगरी कट्टा गरी लिन संस्थालाई अख्तियारी प्रदान गर्दछ/गर्दछौं । तल उल्लेखित सेवाहरू सम्बन्धी संस्थाको सम्पूर्ण शर्तवन्देजहरू पढी बुभी पूर्णरूपमा पालना गर्न मञ्जूर गर्दछ्/गर्दछौं ।)

(Tick (√) the required	ऻ [आवश्यकमा (√)	चिन्ह लगाउनुहोस्	]					
Mobile Banking (मोबा	इल बैंकिङ्ग)		Mobile Num (Note: Should be sin	ber: nilar with below mentioned num	ber)			
SMS A (एस एम	lert एस सेवा)			SMS including trans ारोवार सहितको एस एम ए				
QR Code Standee			Call Accoun	it				
Also, I/We hereby subm regarding the services (र र इमेल पेश गर्दछ्/गर्दछाँ ।) :	उक्त सेवाहरु सञ्चाल	entioned Email I न तथा एक्टीभेसनव	D and Mobile i हो लागि पासवर्ड त	number for the purpo ाथा अन्य आधिकारिक संव	ose of obtain हेतहरू प्राप्त गर	ning passw र्नको लागि मे	vord or any authentica रो / हाम्रो तल उल्लेखित मो	ition code बाइल नम्बर
Mobile No. (मोबाइल नं.)ः				Email (इमेल)ः				
Cheque Book (चेक ब्	क्)		Leaves : (पाना)			Acco	ount Holder's Signature वालाको आधिकारिक दस्त	e & Stamp
		ADI	DRESS DETAI	LS (ठेगानाको विवरण)				
Address (ठेगाना)	Country (देश)	Province (प्रदेश)	District (जिल्ला)	Rural Muni.\Muni./Sub N (गा.पा./न.पा./उप म.न.प		Ward No. (वडा नं.)	Tole/Street (टोल/मार्ग)	House No. (घर नं.)
Registered (दर्ता) Correspondence (सम्पर्क)								
Correspondence (11 1 17)		COMM	1UNICATION	। I DETAILS : (सर्म्पक	विवरण)			
Telephone No. (टेलिफोन नं.)	Mobile (मोवाई	e No.		Email /Website (ईमेल / वेव साईट)	220204)		Social Media (सामाजिक संजाल)	
						Viber (भाइर Whatsapp ( Facebook (	(ह्वाट्सएप)ः	
		CUSTOMER [	DUE DILIGEN	ICE DETAILS (ग्राहर	क्र विस्तृत वि	वरण)		
Purpose of Account C (खाता खोल्नुको उद्देश्य)	Opening		_oan Transactio (कर्जा कारोवार)	n Investment (लगानी)	Trans (कारो	actionals [ वार)	Others (अन्य)	
Source of Fund (कोषको श्रोत)		Business (व्यवसाय)	Donation (दान)	Remittance (विप्रेषण)	Grant (अनुदान)	Oth (अन	ners य)	
EXPECTED TURNO	OVER DETAILS	(अनुमानित कारोवा	रको विवरण)					
Amount Rs. (रकम रू.)	Yearly (वार्षिक)	The second section of the second section is a second section of the second section sec		Above 5 Cron (५ करोड देखी मां Above 10 Cro (१० करोड भन्दा	थि १० करोड सम re		Details of Sister Conce (अन्य सम्वन्धित संस्थाको विवस	
Expected number of trai अनुमानित वार्षिक कारोवार संख्य	π	(१००	(中)	Above 100 to 200 (१०० देखी माथि २०० सम्म)	1000000	ove 200 to 5 ० देखी माथि ५०	Marie San Contract State	St.
LOCATION MAP OF	THE OFFICE (	(कार्यालय जाने ब	ाटोको नक्सा)			9-1		
OS Nearest landmark							Present Address (ह	N (3)
Nearest landmark	is	m/km far fr	om office (नजिकको !	प्रसिद्ध स्थल	हालको का	र्यालयवाट	मि./कि.मि. टाढा रहेके	T छ)

Note : In case of changes in address the Finance must be informed immediately and the location map updated accordingly. (नोट: हाल कार्यालय भएको ठेगाना परिवर्तन भएमा संस्थालाई सकेसम्म छिटो नक्सा समेतको नयाँ ठेगानाको जानकारी गराउनु पर्नेछ।)

	ANSWER FOLLOWING QUESTION IN "YES" OR	"NO" : (निम्न उल्लेखित प्रश्नहरू	को जवाफ "छ" वा "छैन"	मा दिनुहोस्)	
S.N. (ऋ.सं.)	Parameter (सीमा)		Please Tick (√) ap (उपयुक्त एकमा चिन्ह		
1 (१)	Do Institution need to do Audited Balance Sheet ? (संस्थाले वासल	गतको लेखापरीक्षण गराउंदछ ?)	ি Yes (ন্ত)	No (ਹੈन) ੍ਰੈੱਡ	असे छ
2 (२)	Do Institution have other account with Reliance Finance ? (संस्थाको रिलायन्स फाइनान्समा अर्को कुनै खाता छ ?)		ি Yes (ন্ত)	ੁ No (ਲੈਜ) ੂੰ ਤੁੱ	ala "छ" भए अतिरिक्त विवरण भनुहास्
3 (३)	Do Institution have account with other BFIs ? (संस्थाको अन्य बैंक तथा विर्त		্রি Yes (ন্ত)	□ No (छैन)	lad.
4 (४)	Have Institution been blacklisted through Credit Information Bu (संस्था कर्जा सूचना केन्द्रबाट कालोसूचीमा परेको छ ?)	ureau ?	Yes (ন্ত)	No (ਹੈਜ) _ ਦੂ	अतिरिक्त
5 (4)	Do Institution have Beneficial Owner ? (संस्थाको हिताधिकारी हुनुहुन्ह		্র Yes (ন্ত)	□ No (छैन) ਤੋਂ ਸ਼ੁਰੂ	H H
6 (६)	Do any concern member have high profile or Involved in politic (संस्थाका कुनै सदस्यहरू उच्च पदस्थ वा राजनीतिमा संलग्न हुनुहुन्छ ?)	2.41	ি Yes (छ)	No (ਲੈਜ)	दि "छ"
7 (७)	Declaration of convicted for any crime in past ? (विगतमा कुनै आपर	ाधिक कार्यमा संलग्नता रहेको ?)	☐ Yes (छ)	□ No (ਲੈਜ) ਤੋਂ	त्त
	emarks on S.No.: हो भएमा, अतिरिक्त विवरण ऋ.सं.)				
	INTRODUCER'S DECLAR				
	D:		णित गर्दछु∕ छौ । Dat ture/s) मिति	e:	-
Assaunt N	SPECIMEN SIGNATURE FOR ACCOUNT OF	PERATION (खाता सञ्चाल	नको लागि दस्तखत न	मूना)	
		- X			_
Name (		Name (नाम)			
Contact	: No. (सम्पर्क नम्बर)	Contact No. (सम्पर्क नम्बर	)		
	Photo			Photo	
Company	v Seal (संस्थाको छाप)	Name (नाम)			
	<del></del>	Contact No. (सम्पर्क नम्बर	)		
				Photo	
	ACCOUNT OPERATING INSTRUC	TION : (खाता सञ्चालनको	लागि निर्देशन)		
	Any One Sign Jointly Sign Special Instruction (कुनै एक हस्ताक्षर) (संयुक्त हस्ताक्षर) (विशेष निर्देशन, यदि	n, if any			

CNI (	DESIGN तँग सम्बन्धि					rest.													9300	,	1			100
S.N. (ऋ.सं.)		Fu	ıll Nar	ne (પૃ	ऱ्रा न	ाम)					De	esignat	ion ( <sup>t</sup>	पद)	,	% o	Sha	reho	ıldii	ng (	शय	ार स्ट	भामत	3 °
																								_
lote: Please use ad ndividual KYC of Pro															Share	hold	er h	oldina	. 10	19%	or n	nore	is a	m
गोपाइटर/साभेदार/ट्रष्ट																								1111
3	SI	hare l	Hold	ing a	nd E	Benef	icial	Ow	ner l	Detail	(in c	ase o	Con	npar	ny/En	tity)						37.1		
		शेय	ार स्ट	गमित्	व र	हिता	धका	री	वेवर	ण (क	म्पनी	संस्था	को हव	कमा	मात्र)									
1/s									T			TT					Ì		T		Ī			
सर्स													-	Clien	t ID				_					=
ाता नं.:				Ш	Щ		Ш	Щ				ग्राह	क पी								_	_		_
ovide the shareho	Iding patt	tern c	of you	ır co	mpa	any as	per	you	ır re	gistra	ion (			1000		गत र्	ववरा	ग उपर	नव्ध	र गर	ाउनु	होस्	1)	
Name of Sharehol		The state of the s								८) (४) [स्वार्		_	-		ddres									न
	=== \		W.						5 (				/4											
		- 100/	/	The group	nness	oo aas			- 41	1 1		Valla response		24072	u and Alice	1255	(मनि	<del>-1</del>	rito	mar		mfn-	T 0 a	0
case any organizatio भन्दा बढी भएमा सो स							en pr	OVIC	e the	e detail	S OT SU	ich org	ganiza	tion	as un	der;	(याद	भुन र	Ht-s	યાભા	49	HIHC	9 (0	70
Name of E				XIIX.SI	3011	21/									9							70.00	tool:	
	III II II M. W. A. A.		no/										Own	ershi	n					14	170		100	
and a	bove sha		10%						older			P	Own	ershi tage						ldre har				
	above sha	res		स्था					older नीहरु					tage	(%)	):			S		ehc	olde		
	above sha	res		स्था									ercent	tage	(%)	)		1	S	har	ehc	olde		
	above sha	res		स्था									ercent	tage	(%)	)		1	S	har	ehc	olde		
१०% वा सो भन्दा बढी	above sha शेयर स्वामि	res त्व भए	एको स	X 100	itio o	tho	शे	यरध	नीहरु			स्वार्	ercent मत्व प्र	tage प्रतिश	<b>(%)</b> त (%)		and a		s शेय	har रधर्न	ehc ोको	olde ਨੇਂग	r ाना	
१०% वा सो भन्दा बढी the second tier sha	above sha शेयर स्वामि	res त्व भए are als	एको स	al ent			शे third	यरध tier	नीहरू shar	eholde		स्वार्ष mes, c	ercent मेत्व प्र	tage प्रतिश	(%) त (%) intere	ests		nature	े इ शेय e o	har रधर्न f ow	ehc ोको	olde ਨੇਂग rshi	r ाना o sha	
१०% वा सो भन्दा बढी the second tier sha eeds to be listed. Th nd additional paper r	above sha शेयर स्वामि reholders a is exercise nay the att	are als	एको स so leg	al ent	unt quire	il the ment	शेर third ultim . (यदि	tier nate द्वित	नीहरु shar Bene	reholde eficial ( हमा उल	)wnei नेख भ	स्वार्ष mes, c rs (Nai	ercent मेत्व प्र wner utral p	tage प्रतिश	(%) त (%) interon) are	ests e cle था भ	arly ाएमा	nature identi तेश्रो	s शेय e oi ifiab	har रधर्न f ow pe as हा शे	ehc ोको vne s a यरध	olde ठेग rshi natu	ाना o sha ural p रुको	er a
१०% वा सो भन्दा बढी the second tier sha eeds to be listed. Th nd additional paper r	above sha शेयर स्वामि reholders a is exercise nay the att	are als	एको स so leg	al ent	unt quire	il the ment	शेर third ultim . (यदि	tier nate द्वित	नीहरु shar Bene	reholde eficial ( हमा उल	)wnei नेख भ	स्वार्ष mes, c rs (Nai	ercent मेत्व प्र wner utral p	tage प्रतिश	(%) त (%) interon) are	ests e cle था भ	arly ाएमा	nature identi तेश्रो	s शेय e oi ifiab	har रधर्न f ow pe as हा शे	ehc ोको vne s a यरध	olde ठेग rshi natu	ाना o sha ural p रुको	er
१०% वा सो भन्दा बढी the second tier sha eeds to be listed. Th nd additional paper n मन बमोजिम भर्नुहोस् । Name of E	eholders a is exercise nay the att. प्रे प्रक्रिया अ	are alse shoul ached	yको स so leg ld cor l as po हिताहि	al ent	unt quire	il the ment	शेर third ultim . (यदि व्यक्ति)	tier nate (gd	shar Bene ोय तर ट रुप	eholde eficial C हमा उल मा पहिन्	)wnei नेख भ	स्वार्ग mes, c rs (Na एका शे भएसम्म	wner utral p प्रदर्धनी गर्नुपर्ने	rship person कानू छ।	(%) त (%) intere on) are नी संस् आवश्	ests e cle था भ	arly ाएमा	nature identi तेश्रो	s शेया e of fliab तहब प व	hare रधर्न f ow pe as हा शे हागड	eho ोको vne s a यरध् संस्	rshi natu धनीह लग्न	ाना o sha ural p रुको गर्नुहो	er
१०% वा सो भन्दा बढी the second tier sha eeds to be listed. Th nd additional paper r प्रमन बमोजिम भर्नुहोस् । Name of E and	eholders a is exercise nay the att प्रे प्रक्रिया अ ntity Own	are als shoul ached किस्म ning I	so leg ld cor l as po हिताधि	al ent ntinue er rec ाकारी	unt quire	il the ment	शेर third ultim . (यदि व्यक्ति)	tier nate (gd	नीहरु shar Bene	eholde eficial C हमा उल मा पहिन्	)wnei नेख भ	स्वार्ग mes, c rs (Nar एका शे भएसम्म	wner utral p परधनी गर्नुपर्ने Own	tage प्रतिश rship perso f कानृ f छ । nersh	(%) त (%) त (%) interc on) are ची संस् आवश्	ests e cle या भ यकत	arly ाएमा	nature identi तेश्रो । सार थ	S Riar e of ifial anga u a	thar रधर्न f ow poe as हा शे हाराज्	eho ोको vne s a यरध् स सं	rship natu अनीह लग्न of tl	r ाना o sha ural p रुको गर्नुहो re r	er
90% वा सो भन्दा बढी the second tier sha eeds to be listed. Th nd additional paper r मन बमोजिम भर्नुहोस् । Name of E and	eholders a is exercise nay the att प्रे प्रक्रिया अ ntity Own	are als shoul ached किस्म ning I	so leg ld cor l as po हिताधि	al ent ntinue er rec ाकारी	unt quire	il the ment	शेर third ultim . (यदि व्यक्ति)	tier nate (gd	shar Bene ोय तह ट रुप	eholde eficial C हमा उल मा पहिन्	)wnei नेख भ	स्वार्ग mes, c rs (Nar एका शे भएसम्म	wner utral p प्रदर्धनी गर्नुपर्ने	tage प्रतिश rship perso f कानृ f छ । nersh	(%) त (%) त (%) interc on) are ची संस् आवश्	ests e cle या भ यकत	arly ाएमा	nature identi तेश्रो । सार थ	S Riar e of ifial anga u a	hare रधर्न f ow pe as हा शे हागड	eho ोको vne s a यरध् स सं	rship natu अनीह लग्न of tl	r ाना o sha ural p रुको गर्नुहो re r	er a
90% वा सो भन्दा बढी the second tier sha eeds to be listed. Th nd additional paper r मन बमोजिम भर्नुहोस् । Name of E and	eholders a is exercise nay the att प्रे प्रक्रिया अ ntity Own	are als shoul ached किस्म ning I	so leg ld cor l as po हिताधि	al ent ntinue er rec ाकारी	unt quire	il the ment	शेर third ultim . (यदि व्यक्ति)	tier nate (gd	shar Bene ोय तह ट रुप	eholde eficial C हमा उल मा पहिन्	)wnei नेख भ	स्वार्ग mes, c rs (Nar एका शे भएसम्म	wner utral p परधनी गर्नुपर्ने Own	tage प्रतिश rship perso f कानृ f छ । nersh	(%) त (%) त (%) interc on) are ची संस् आवश्	ests e cle या भ यकत	arly ाएमा	nature identi तेश्रो । सार थ	S Riar e of ifial anga u a	thar रधर्न f ow poe as हा शे हाराज्	eho ोको vne s a यरध् स सं	rship natu अनीह लग्न of tl	r ाना o sha ural p रुको गर्नुहो re r	er a
the second tier sha eeds to be listed. Th nd additional paper r म्न बमोजिम भर्नुहोस् । Name of E and	eholders a is exercise nay the att प्रे प्रक्रिया अ ntity Own	are als shoul ached किस्म ning I	so leg ld cor l as po हिताधि	al ent ntinue er rec ाकारी	unt quire	il the ment	शेर third ultim . (यदि व्यक्ति)	tier nate (gd	shar Bene ोय तह ट रुप	eholde eficial C हमा उल मा पहिन्	)wnei नेख भ	स्वार्ग mes, c rs (Nar एका शे भएसम्म	wner utral p परधनी गर्नुपर्ने Own	tage प्रतिश rship perso f कानृ f छ । nersh	(%) त (%) त (%) interc on) are ची संस् आवश्	ests e cle या भ यकत	arly ाएमा	nature identi तेश्रो । सार थ	S Riar e of ifial anga u a	thar रधर्न f ow poe as हा शे हाराज्	eho ोको vne s a यरध् स सं	rship natu अनीह लग्न of tl	r ाना o sha ural p रुको गर्नुहो re r	er a
90% वा सो भन्दा बढी the second tier sha eeds to be listed. Th nd additional paper r मन बमोजिम भर्नुहोस् । Name of E and	eholders a is exercise nay the att प्रे प्रक्रिया अ ntity Own	are als shoul ached किस्म ning I	so leg ld cor l as po हिताधि	al ent ntinue er rec ाकारी	unt quire	il the ment	शेर third ultim . (यदि व्यक्ति)	tier nate (gd	shar Bene ोय तह ट रुप	eholde eficial C हमा उल मा पहिन्	)wnei नेख भ	स्वार्ग mes, c rs (Nar एका शे भएसम्म	wner utral p परधनी गर्नुपर्ने Own	tage प्रतिश rship perso f कानृ f छ । nersh	(%) त (%) त (%) interc on) are ची संस् आवश्	ests e cle या भ यकत	arly ाएमा	nature identi तेश्रो । सार थ	S Riar e of ifial anga u a	thar रधर्न f ow poe as हा शे हाराज्	eho ोको vne s a यरध् स सं	rship natu अनीह लग्न of tl	r ाना o sha ural p रुको गर्नुहो re r	er a
90% वा सो भन्दा बढी the second tier sha eeds to be listed. Th nd additional paper r म्म बमोजिम भर्नुहोस् । Name of E and	eholders a is exercise nay the att प्रे प्रक्रिया अ ntity Own	are als shoul ached किस्म ning I	so leg ld cor l as po हिताधि	al ent ntinue er rec ाकारी	unt quire	il the ment	शेर third ultim . (यदि व्यक्ति)	tier nate (gd	shar Bene ोय तह ट रुप	eholde eficial C हमा उल मा पहिन्	)wnei नेख भ	स्वार्ग mes, c rs (Nar एका शे भएसम्म	wner utral p परधनी गर्नुपर्ने Own	tage प्रतिश rship perso f कानृ f छ । nersh	(%) त (%) त (%) interc on) are ची संस् आवश्	ests e cle या भ यकत	arly ाएमा	nature identi तेश्रो । सार थ	S Riar e of ifial anga u a	thar रधर्न f ow poe as हा शे हाराज्	eho ोको vne s a यरध् स सं	rship natu अनीह लग्न of tl	r ाना o sha ural p रुको गर्नुहो re r	er
90% वा सो भन्दा बढी the second tier sha eeds to be listed. Th nd additional paper r म्म बमोजिम भर्नुहोस् । Name of E and	eholders a is exercise nay the att प्रे प्रक्रिया अ ntity Own	are als shoul ached किस्म ning I	so leg ld cor l as po हिताधि	al ent ntinue er rec ाकारी	unt quire	il the ment	शेर third ultim . (यदि व्यक्ति)	tier nate (gd	shar Bene ोय तह ट रुप	eholde eficial C हमा उल मा पहिन्	)wnei नेख भ	स्वार्ग mes, c rs (Nar एका शे भएसम्म	wner utral p परधनी गर्नुपर्ने Own	tage प्रतिश rship perso f कानृ f छ । nersh	(%) त (%) त (%) interc on) are ची संस् आवश्	ests : e cle e van भ यकत	early round	nature identi तेश्रो । सार थ	S शेया e of fliab तहक प व S शेया	f ow f ow ooe as ता शे तागज ddre Shar रधर्न	ehc ोको vne s a uरध ehc ehc	rshi natu श्रनीह ल्पन of ti olde	r ाना o sha aral p रुको गर्नुहो	er वि स्
90% वा सो भन्दा बढी the second tier sha eeds to be listed. Th nd additional paper r म्म बमोजिम भर्नुहोस् । Name of E and	eholders a is exercise nay the att प्रे प्रक्रिया अ ntity Own	are als shoul ached किस्म ning I	so leg ld cor l as po हिताधि	al ent ntinue er rec ाकारी	unt quire	il the ment	शेर third ultim . (यदि व्यक्ति)	tier nate (gd	shar Bene ोय तह ट रुप	eholde eficial C हमा उल मा पहिन्	)wnei नेख भ	स्वार्ग mes, c rs (Nar एका शे भएसम्म	wner utral p परधनी गर्नुपर्ने Own	tage प्रतिश rship perso f कानृ f छ । nersh	(%) त (%) त (%) interc on) are ची संस् आवश्	ests : e cle च्या भ यकत	arly गएमा ा अनु	nature identi तेश्रो । सार थ	S शेया e of fliab तहक प्रव S शेया	f ow fow ooe as ता शे ताग्रज् ddre tshar रधर्न	ehc ोको श्रम्भ स्वरह ehc	rshi natu धनीह ल्यान of tl	r ाना o sha o sha i गर्नुहो गर्नुहो r ाना	er ar er
१०% वा सो भन्दा बढी the second tier sha eeds to be listed. Th nd additional paper n मन बमोजिम भर्नुहोस् । Name of E	eholders a is exercise nay the att प्रे प्रक्रिया अ ntity Own	are als shoul ached किस्म ning I	एको सं so leg ld cor f as p हिताधि (10%	al ent ntinue er rec यकारी	e unti quire (प्राक्	il the ement वृतिक व	शेर third ultim . (यदि ययिक शे	tier nate हिते श्रिकारम	shar Bene ोय तह E रुप oldel	eholde eficial C हमा उल मा पहिन्	Owner	स्वार्ष mes, c rs (Nai एका शे भएसम्म P स्वार्	wner straf particular straf particular straf particular straf particular straff straf	tage प्रतिश perso i कानृ iersh itage	interon) arr ज्ञान संस् आवश् (%) त्रत (%)	ests : e cle च्या भ यकत	arly गएमा ा अनु	nature identi तेश्रो । सार थ	S शेया e of fliab तहक प्रव S शेया	f ow fow ooe as ता शे ताग्रज् ddre tshar रधर्न	ehc ोको श्रम्भ स्वरह ehc	rshi natu धनीह ल्यान of tl	r ाना o sha o sha i गर्नुहो गर्नुहो r ाना	er विक स्
१०% वा सो भन्दा बढी the second tier sha eeds to be listed. Th nd additional paper r तम्न बमोजिम भर्नुहोस् । Name of E and	eholders a is exercise nay the att प्रे प्रक्रिया अ ntity Own	are alse should ached affirm ming lares	एको सं gooleg ld coo हिताधि 10% एको स	al entinue er rec यकारी iस्था	e unti quire (प्राक्	il the ement वृतिक व	शेर third ultim . (यदि ययिक शे	tier nate हिते श्रिकारम	shar Bene ोय तर र र older नीहरू	eholde eficial C हमा उल मा पहिन rs	on the second s	mes, cons (Nai एका शे भएसम्म P स्वा	wner survival particular survival particular survival su	tage प्रतिश प्रतिश कान् किं छ । ersh tage प्रतिश	interon) arr ज्ञान संस् आवश् (%) त्रत (%)	ests : e cle च्या भ यकत	arly item is any item in any item.	nature identi तेश्रो । सार थ	S शेया e of fliab तहब प व S शेय der	harr रधर्न f ow poe as का शे कागज् ddre रधर्न 's Sig	eho ोको अपरध् संस्थित संस्थित होको	rshi natu धनीह ल्पन of th olde i ठेग	r ाना o sha ural p रुको गर्नुहो r ाना & St	er ar er
१०% वा सो भन्दा बढी the second tier sha eeds to be listed. Th nd additional paper r मन बमोजिम भर्नुहोस् । Name of E and	eholders a is exercise nay the att प्रे प्रक्रिया अ ntity Own	are als shoul ached मितम ning I ures सत्व भा	एको सं so leg ld cor f as pr हिताधि एको स्	al entinue er rec यकारी iस्था	e untire quire (प्राक	il the ement	शेर third ultim . (यदि ययिक शे	tier nate हिते श्रिकारम	shar Bene ोय तह E रुप older नीहरु	eholde eficial C हमा उल मा पहिन rs ( (अपि Sanctic	ort प्रय	स्वार्ग mes, c rs (Nai एका शे भएसम्म P स्वार्ग Thechec	wner utral production of the state of the s	tage प्रतिश  rship perso i कान् f छ । ersh tage प्रतिश	internon) arr हिंदी संस् आवश् (%) ति (%)	ests : e cle स्था भ यकत	arly item is any arrangement of the countries of the coun	nature identi तेश्रो । सार थ t Hole ताको ः	s शेया e of fliab तहब प व S शेया der'	harr रधर्न f ow poe as का शे कागज् ddre रधर्न 's Sig	eho ोको अपरध् संस्थित संस्थित होको	rshi natu धनीह लग्न of tl olde दस्त	r ाना o sha aral p रुको गर्नुहो r गाना & St	er ar er
१०% वा सो भन्दा बढी the second tier sha eeds to be listed. Th nd additional paper r पम्न बमोजिम भर्नुहोस् । Name of E and १०% वा सो भन्दा बढी	eholders a is exercise nay the att प्रे प्रक्रिया अ ntity Own	are als shoul ached मितम ning I ures सत्व भा	एको सं gooleg ld coo हिताधि 10% एको स	al entinue er rec यकारी iस्था	e unti quire (प्राक्	il the ement	शेर third ultim . (यदि ययिक शे	tier nate हिते श्रिकारम	shar Benedita da E syu older filss	eholde eficial C हमा उल् मा पहिन् rs ( (अपि Sanctic	ott प्रत	mes, crs (Nai एका शे प्रका शे भएसम्म P स्वा	wner utral provided in the second in the se	tage प्रतिश  rship perso i कान् f छ । ersh tage प्रतिश	internon) arr हिंदी संस् आवश् (%) ति (%)	ests : e cle स्था भ यकत	arly item is any arrangement of the countries of the coun	nature identi तेश्रो । सार थ	s शेया e of fliab तहब प व S शेया der'	harr रधर्न f ow poe as का शे कागज् ddre रधर्न 's Sig	eho ोको अपरध् संस्थित संस्थित होको	rshi natu धनीह ल्पन of th olde i ठेग	r ाना o sha aral p रुको गर्नुहो r गाना & St	er ar er
१०% वा सो भन्दा बढी the second tier shaleeds to be listed. The nd additional paper r प्रम्न बमोजिम भर्नुहोस् । Name of E and १०% वा सो भन्दा बढी	eholders a is exercise nay the attra प्रक्रिया अ ntity Own above sha शेयर स्वामि	are alses should ached affar ming I ares	एको सं description of the second sec	al entinue er rec यकारी iस्था	) FFI	il the ement ृतिक र	शेर third ultim . (यदि ययिक शे	tier nate ( gd ) ever	shar Bene हे रूप older नीहरु	eholde eficial C हमा उल मा पहिन् rs Sanctic AML So Screen	oस प्रय n List	mes, cors (Nar एका शे प्रका शे प्रसम्म P स्वा	wner stral provided in the strategies of the st	tage प्रतिश  rship  person  कान्  कि छ ।  पि म	internon) arr हिंदी संस् आवश् (%) ति (%)	ests : e cle स्था भ यकत	arly item is any arrangement of the countries of the coun	nature identi तेश्रो सार थ t Hold माको प्राका	S शिया e of fifial तहब प व S शेय der' s	harr रधर्न f ow poe as का शे कागज् ddre रधर्न 's Sig	eho ोको अपरध् संस्थित संस्थित होको	rshi natu धनीह लग्न of ti olde t ठेग	r ाना o sha ural p रुको गर्नुहो व e r ााना	ei वि स्
पु0% वा सो भन्दा बढी the second tier sha eeds to be listed. Th nd additional paper r ाम्न बमोजिम भर्नुहोस् । Name of E and पु0% वा सो भन्दा बढी	eholders a is exercise nay the attra प्रक्रिया अ ntity Own above sha शेयर स्वामि	are alses should ached affar ming I ares	एको सं so leg ld cor f as pr हिताधि एको स्	al entinue er rec यकारी iस्था	) FFI	il the ement	शेर third ultim . (यदि ययिक शे	tier nate हित श्रिक्ष	shar Bene ोय तर E रुप older नीहरु	eholde eficial C हमा उल मा पहिन rs Sanctic AML So Screen Require	ott प्रय n List creeni	mes, cors (Nai एका शे भएसम्म P स्वा Checking (ID	wner straft programmer straft	tage yतिश  rship perso i कान् f छ । ersh tage yतिश	internon) arr हिंदी संस् आवश् (%) ति (%)	ests : e cle स्था भ यकत	B B	nature identi तेश्रो । सार थ t Hoke ताको ः lacklis Ye	S शेया भे शिक्षा अधिक S शेया	f ow ope as हा शे हाराज ddre Shar रधर्न	eho ोको अपरध् संस्थित संस्थित होको	rshi natu श्रीह लग्न of ti olde i ठेग	r ाना o sha aral p रुको गर्नुहो र ाना : & St खत र	ei वि स्
पु0% वा सो भन्दा बढी the second tier sha eeds to be listed. Th nd additional paper r ाम्न बमोजिम भर्नुहोस् । Name of E and पु0% वा सो भन्दा बढी	eholders a is exercise nay the attra प्रक्रिया अ ntity Own above sha शेयर स्वामि	are alses should ached affar ming I ares	एको सं description of the second sec	al entinue er rec यकारी iस्था	) FFI	il the ement ृतिक र	शेर third ultim . (यदि ययिक शे	tier nate हित श्रिका स्थाप	shar Bene होय तर ह रूप older नीहरू	eholde eficial C हमा उल मा पहिन् rs Sanctic AML So Screen	रुस प्रय म List creening Red	mes, cors (Nai एका शे भएसम्म P स्वा Checling (ID emarks कर्मचारी	wner straf ; wner	tage प्रतिश  rship perso i कान् f छ । ersh tage प्रतिश	internon) array आवश्	ests : e cle स्था भ यकत	B B	nature identi तेश्रो सार थ t Hold माको प्राका	S शिया शिया कि शिया Au S शिया शिया S s s s	f ow ope as हा शे हाराज्य ddre Shar रधर्न	eho ोको अपरध् संस्थित संस्थित होको	rshi natu प्रमीह लग्म of ti olde o ठेग	r ाना o sha ural p रुको गर्नुहो व e r ााना	ei वि स्
the second tier shaleeds to be listed. The additional paper r मन बमोजिम भर्नुहोस्।  Name of E and १०% वा सो भन्दा बढी	eholders a is exercise nay the attractive own above sha शेयर स्वामि	are alse should ached affect मांगा है। It is a should ached affect hii is a should ached ached affect hii is a should ached affect hii is a should ached ac	एको सं so leg ld cor f as pr हिताधि (10% प्को स	al ent ntinue er rec uकारी	DFFI Cal	CIAL	third ultim . (यदि स्थक्ति)	tier nate हित श्रिका स्थाप	shar Bene होय तर ह रूप older नीहरू	eholde eficial C हमा उल मा पहिन rs Sanctic AML So Screen Require	रुस प्रय म List creening Red	mes, cors (Nai एका शे भएसम्म P स्वा Checling (ID emarks कर्मचारी	wner straf ; wner	tage प्रतिश  rship perso i कान् f छ । ersh tage प्रतिश	internon) array आवश्	ests : e cle स्था भ यकत	B B	nature identi तेश्रो ह सार थ t Hoke ताको ः lacklis Ye	S शिया शिया कि शिया Au S शिया शिया S s s s	f ow ope as हा शे हाराज्य ddre Shar रधर्न	eho ोको अपरध् संस्थित संस्थित होको	rshi natu प्रमीह लग्म of ti olde o ठेग	r ाना o sha aral p रुको गर्नुहो र ाना	eei वि स्
पु0% वा सो भन्दा बढी the second tier shaleeds to be listed. The dadditional paper run बमोजिम भर्नुहोस्। Name of E and पु0% वा सो भन्दा बढी	eholders a is exercise nay the attraction of a ication of a	are alse should ached affect मार्ग कर भए किया किया किया किया किया किया किया किया	एको सं so leg ld cor f as pr हिताधि (10% प्को स	al ent ntinue er rec uकारी	DFFI Cal	CIAL	third ultim . (यदि स्थक्ति)	tier nate हित श्रिका स्थाप	shar Bene होय तर ह रूप older नीहरू	eholde eficial C हमा उल मा पहिन rs Sanctic AML So Screen Require	रुस प्रय म List creening Red	mes, cors (Nai एका शे भएसम्म P स्वा Checling (ID emarks कर्मचारी	wner straf ; wner	tage प्रतिश  rship perso i कान् f छ । ersh tage प्रतिश	internon) array आवश्	ests : e cle स्था भ यकत	B B	nature identi तेश्रो ह सार थ t Hoke ताको ः lacklis Ye	S शिया शिया कि शिया Au S शिया शिया S s s s	f ow ope as हा शे हाराज्य ddre Shar रधर्न	eho ोको अपरध् संस्थित संस्थित होको	rshi natu प्रमीह लग्म of ti olde o ठेग	r ाना o sha aral p रुको गर्नुहो र ाना	eei वि स्
पु०% वा सो भन्दा बढी the second tier shaleeds to be listed. The dadditional paper represented by the second tier shale and भन्दी से पि अक्टर कर किया कि पि अक्टर किया कि पि अक्टर कर किया कि अक्टर कर किया कि पि अक्टर किया कि पि अक्टर कर किया कि पि अक्टर कर कि पि अक्टर कर किया कि पि अक्टर कर किया कि पि अक्टर कर कि पि अक्टर कि पि अक्टर कर कि अक्टर कर कि पि अक्टर कर कि अक्टर कर कि पि अक्टर कर	reholders a is exercise nay the attuin प्रक्रिया अ ntity Own above sha शेयर स्वामि	are alse should ached affect मार्ग कर भए किया किया किया किया किया किया किया किया	एको सं so leg ld cor f as pr हिताधि (10% प्को स	al ent ntinue er rec uकारी	DFFI Cal	CIAL	third ultim . (यदि स्थक्ति)	tier nate हित श्रिका स्थाप	shar Bene होय तर ह रूप older नीहरू	eholde eficial C हमा उल मा पहिन rs Sanctic AML So Screen Require	रुस प्रय म List creening Red	mes, cors (Nai एका शे भएसम्म P स्वा Checling (ID emarks कर्मचारी	wner straf ; wner	tage प्रतिश  rship perso i कान् f छ । ersh tage प्रतिश	internon) array आवश्	ests : e cle स्था भ यकत	B B	nature identi तेश्रो ह सार थ t Hoke ताको ः lacklis Ye	S शिया शिया कि शिया Au S शिया शिया S s s s	f ow ope as हा शे हाराज्य ddre Shar रधर्न	eho ोको अपरध् संस्थित संस्थित होको	rshi natu प्रमीह लग्म of ti olde o ठेग	r ाना o sha aral p रुको गर्नुहो र ाना	e वि स्
१०% वा सो भन्दा बढी the second tier sha eeds to be listed. Th nd additional paper r प्रमा बमोजिम भर्नुहोस् । Name of E and १०% वा सो भन्दा बढी	reholders a is exercise nay the attuin प्रक्रिया अ ntity Own above sha शेयर स्वामि	are alse should ached affect मार्ग कर भए किया किया किया किया किया किया किया किया	एको सं so leg ld cor f as pr हिताधि (10% प्को स	al ent ntinue er rec uकारी	DFFI Cal	CIAL	third ultim . (यदि स्थक्ति)	tier nate हित श्रिका स्थाप	shar Bene होय तर ह रूप older नीहरू	eholde eficial C हमा उल मा पहिन rs Sanctic AML So Screen Require	रुस प्रय म List creening Red	mes, cors (Nai एका शे भएसम्म P स्वा Checling (ID emarks कर्मचारी	wner straf ; wner	tage प्रतिश  rship perso i कान् f छ । ersh tage प्रतिश	internon) array आवश्	ests : e cle स्था भ यकत	B B	nature identi तेश्रो ह सार थ t Hoke ताको ः lacklis Ye	S शिया शिया कि शिया Au S शिया शिया S s s s	f ow ope as हा शे हाराज्य ddre Shar रधर्न	eho ोको अपरध् संस्थित संस्थित होको	rshi natu प्रमीह लग्म of ti olde o ठेग	r ाना o sha aral p रुको गर्नुहो र ाना	e वि स्